



रुरुक्षेत्र गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: ११

संख्या: २

मिति : २०८३/०४/०७ (अतिरिक्तांक)

भाग-१

रुरुक्षेत्र गाउँपालिका

गुल्मी, लुम्बिनी प्रदेश

रुरुक्षेत्र गाउँपालिकाको विनियोजन ऐन, २०८३

सम्बत २०८३ को ऐन नं. २

गाउँसभाबाट पारित मिति : २०८३/०३/१२

रुरुक्षेत्र गाउँपालिका
विनियोजन ऐन, २०८३

रुरुक्षेत्र गाउँपालिका, घिउबेंसी, गुल्मीको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन-२०८३

प्रस्तावना:

रुरुक्षेत्र गाउँपालिका आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार र सो रकम विनियोजन गर्न बाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाले यो ऐन तर्जुमा गरेको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम रुरुक्षेत्र गाउँपालिकाको विनियोजन ऐन -२०८३ हुनेछ ।

(२) यो ऐन गाउँसभाबाट स्वीकृत भएपश्चात् सम्बत् २०८३ श्रावण १ गते देखि प्रारम्भ हुनेछ ।

२. **आर्थिक वर्ष २०८३/०८४ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:**

आर्थिक वर्ष २०८३/०८४ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची-१ उल्लेखित चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रु. ५१ करोड ६८ लाख ७१ हजारमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोष खर्च गर्न सकिनेछ ।

३. **विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिईएको रकम आर्थिक वर्ष २०८३/०८४ को निमित्त रुरुक्षेत्र गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, वडा समिति र विषयगत शाखाले प्रदान गर्ने सेवा र कार्यहरूका निमित्त विनियोजन गरिनेछ भने सोहि बमोजिम खर्च गर्ने अख्तियारी समेत प्रदान गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा अपुग देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शिर्षकबाट नपुग हुने शिर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शिर्षकबाट अर्को शिर्षकको जम्मा रकमको २५% मा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शिर्षकमा सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च शिर्षकमा बाहेक अन्य चालू खर्च शिर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजन रकम व्याज भुक्तानी खर्च शिर्षक बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालू तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शिर्षकबाट सो शिर्षकको जम्मा स्वीकृति रकमको २५% भन्दा बढ्ने गरी एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनुपर्नेछ ।

अनुसूची -१

दफा २ सँग सम्बन्धित

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

संचित कोषबाट विनियोजन हुने रकम

क्र.सं.	आम्दानी शिर्षक	प्रस्तावित बजेट रकम	क्र.सं.	खर्च शिर्षक	प्रस्तावित बजेट
१	वित्तिय समानीकरण अनुदान (नेपाल सरकार)	८ करोड ४९ लाख	१	सञ्चालन खर्च	८ करोड ५४ लाख ७१ हजार
२	राजस्व बाँडफाँड (नेपाल सरकार)	७ करोड ५१ लाख ३९ हजार	२	पूर्वाधार विकास	२ करोड ४९ लाख
३	वित्तिय समानीकरण अनुदान (प्रदेश सरकार)	५७ लाख ६१ हजार	३	आर्थिक विकास	१ करोड १० लाख
४	राजस्व बाँडफाँड (प्रदेश सरकार)	९७ लाख ३२ हजार	४	वन वातावरण तथा विपद् व्यवस्थापन	३५ लाख
५	आन्तरिक आम्दानी गाउँपालिकाको राजस्व आम्दानी १ करोड ७६ लाख गाउँपालिकाको अ.ल.या आम्दानी १ करोड २१ लाख ३९ हजार	२ करोड ९७ लाख ३९ हजार	५	सामाजिक विकास	४ करोड
६	सर्शत अनुदान (नेपाल सरकार)	२५ करोड ६८ लाख	६	वित्तिय व्यवस्थापन समपुरक अनुदान तर्फ	४ करोड ८ लाख
७	सर्शत अनुदान (प्रदेश सरकार)	१ करोड २३ लाख	७	सर्शत अनुदान नेपाल सरकार	२५ करोड ६८ लाख
८	विशेष अनुदान (नेपाल सरकार)	२ करोड	८	सर्शत अनुदान प्रदेश सरकार	१ करोड २३ लाख
९	विशेष अनुदान (प्रदेश सरकार)	२१ लाख	९	विशेष अनुदान नेपाल सरकार	२ करोड
१०	समपुरक कोष अनुदान (नेपाल सरकार)	१ करोड २९ लाख	१०	विशेष अनुदान प्रदेश सरकार	२१ लाख
११	समपुरक कोष अनुदान (प्रदेश)	७५ लाख	११	वडा कार्यालय तर्फ	२ करोड

	सरकार)			
जम्मा आम्दानी	५१ करोड ६८ लाख ७१ हजार	जम्मा खर्च	५१ करोड ६८ लाख ७१ हजार	